



स्वावलम्बन

उद्यमशीलता विकास तथा महिला सशक्तिकरणका लागि

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. द्वारा प्रकाशित त्रैमासिक पत्रिका

पौष २०७५

१७ औं वार्षिक साधारण सभा सम्पन्न



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १७ औं वार्षिक साधारण सभा २०७५ पौष २६ गते विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष श्री राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७४/७५ को वासलात, नाफा-नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको छ ।

वित्तीय संस्थाको अध्यक्षमा राम कुमार श्रेष्ठ चयन



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को २०७५ पौष १ गते बसेको संचालक समितिको २९८ औं बैठकले संचालक राम कुमार श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ ।

अध्यक्ष श्रेष्ठले एक समारोह बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिन भयो । सपफ ग्रहण कार्यक्रममा संचालक सतिश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी भोजराज बस्याल, कम्पनी सभिव चन्द्रमणि चौलागाई, प्रबन्धक राजेन्द्र धिताल तथा राष्ट्र बैंकका पदाधिकारीको उपस्थिति थियो ।

त्यस्तै, वित्तीय संस्थामा नेपाल इन्भेष्टमेन्ट बैंक लि.बाट प्रतिनिधित्व हुने गरी विजेन्द्र सुवाललाई मनोनयन गरेकोमा बैंकले उहाँको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । सुवाल संस्थाको संचालक समितिमा अध्यक्ष हुनुहुन्थ्यो । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ ।

वित्तीय संस्थाको सत्रौं वार्षिक साधारण सभाबाट वित्तीय संस्थाको सर्वसाधारण

चालु आ.व.को मसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिसम्ममा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.११ अर्ब २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्ब ३४ करोड ९२ लाख ४० हजार रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७३ करोड ३० लाख कायम गर्ने निर्णय समेत गरेको छ ।



सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठी संचालकमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले नव नियुक्त सबै संचालकहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । ■



साधना उपाध्याय



भाष्कर एन.जोशी



विष्णुप्रसाद त्रिपाठी

केन्द्र घर निर्माणका लागि वित्तीय सहयोग

शाखा कार्यालय खाडीचौर, सिन्धुपाल्चोक अन्तरगतका तीन वटा केन्द्र घर निर्माणका लागि रु.३० हजार बजेट स्वीकृत भएको छ । ग्राहक संरक्षण कोषबाट जनही रु.१० हजारका दरले तीन वटा केन्द्र घर निर्माण गर्न उक्त बजेट उपलब्ध भएको हो । शाखा कार्यालय अन्तरगतका सृजनशील स्वावलम्बन महिला केन्द्र, केन्द्र नं.१, गुराँस स्वावलम्बन महिला केन्द्र केन्द्र नं. २६ र पेदाकु स्वावलम्बन महिला केन्द्र केन्द्र नं. ६८ मा केन्द्र बैठक संचालन गर्न सहज र सुरक्षित हुने अभिप्रायले ग्राहक सदस्यहरुको माग बमोजिम बजेट स्वीकृत भएको हो ।

केन्द्रका सदस्यहरुको पहलमा निर्माण हुने उक्त केन्द्र घरमा सहयोग स्वरूप वित्तीय संस्थाले सहयोग उपलब्ध गराएको हो । केन्द्र नं.१, २६ र ६८ मा हाल क्रमशः ३१, ३० र ३० जना सदस्य रहेका छन् । त्यसमध्ये क्रमशः २०, ३० र २५ जना ऋणी सदस्य रहेका छन् । भुक्तम्प पिडित जिल्लामा केन्द्र घर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्य अनुरूप शाखा खाडीचौरका उपरोक्त केन्द्रमा आर्थिक सहयोग गरिएको हो । यस अगाडी समेत वित्तीय संस्थाले भुक्तम्प पिडित विभिन्न जिल्लामा केन्द्र घर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

शाखा कार्यालय फिक्कलद्वारा सूयोदय नगरपालिकामा इस्टबीन वितरण

शाखा कार्यालय फिक्कलले तल्लो फिक्कल टोल विकास समितिलाई वातावरण सुधार र फोहर व्यवस्थापनका लागि २०७५ मंसिर १० गते इस्टबीन वितरण गरेको छ ।

शाखा कार्यालयले एक कार्यक्रम आयोजना गरी ७ थान प्लाष्टिकका ठूलो इस्टबीन सो को स्ट्याण्ड सहित समितिका अध्यक्ष नारायण प्रधानलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका नायव विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, इलाका कार्यालय विर्तामोड, भापाका इलाका प्रबन्धक लिल बहादुर कार्की, इलामेली चिया उत्पादक संघका अध्यक्ष तथा नगरपालिकाका आर्थिक समितिका सदस्य कृष्ण सुवेदी, बैंक तथा वित्तीय संस्थाका स्थानीय प्रतिनिधि तथा स्थानीय जनसमुदायको सहभागीता थियो ।

नायव विभागीय प्रबन्धक भट्टराईले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा समेत विभिन्न स्थानमा समुदायसंग सहकार्य गर्दै जाने बताउनुभयो । इलाका प्रबन्धक लिल बहादुर कार्कीले इस्टबीन वितरणको मुख्य उद्देश्य सूयोदय नगरपालिकाको तल्लो फिक्कल टोललाई सफा, स्वस्थ राख्न र फोहर व्यवस्थापन गर्नमा सहयोग पुर्याउनु रहेको बताउनुभयो ।



तल्लो फिक्कल टोल विकास समितिका अध्यक्ष नारायण प्रधानले इस्टबीन प्रदान गरी वातावरण सुधार र फोहर व्यवस्थापन कार्यमा सहयोग पुर्याएकोमा धन्यवाद दिनुभयो । इलामेली चिया उत्पादक संघका अध्यक्ष तथा नगरपालिकाका आर्थिक समितिका सदस्य कृष्ण सुवेदीले यस प्रकारका कार्यले समुदायलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । शाखा कार्यालय पि(फिक्कल)का कार्यालय प्रमुख भुवन प्रसाद उपाध्यायले समुदायसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न



स्वावलम्बन विकास केन्द्रको आयोजनामा दोस्रो लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । “स्वच्छ लघुवित्त, हाम्रो अभियान” भन्ने नाराका साथ मिति २०७५ मंसिर १५ र १६ गते आयोजना गरिएको सम्मेलन केन्द्रको संयोजन र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. लगायत विभिन्न लघुवित्त संस्थाहरूको प्रवर्द्धनमा आयोजना भएको हो ।

सम्मेलनमा नेपालका पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विभिन्न लघुवित्त संस्थाका करिव ७०० लघुवित्त सदस्यहरूको सहभागीता रहेको थियो । सम्मेलनमा वित्तीय संस्थाको तर्फबाट २४ जना ग्राहक सदस्यहरू, दुई कर्मचारी र दुई स्वयंसेवकको सहभागीता थियो ।

दीगो तथा स्वस्थ लघुवित्त क्षेत्रको निर्माणका लागि नीति निर्माता, सेवा प्रवाह गर्ने संस्था साथै ग्राहक सदस्यहरूको सामूहिक प्रयास आवश्यक रहेको सम्मेलनमा बक्ताहरूको भनाई रहेको थियो । लघुवित्तको मूल मर्म र उद्देश्यलाई अंगाल्दै सामाजिक व्यवसायको रूपमा अगाडी बढाउनुपर्ने कुरामा केन्द्रीत रहेको सम्मेलन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वलीले उद्घाटन गर्नुभयो । गरिवी निवारणका लागि लघुवित्त संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको र यसको विकासका लागि सरकारले सघाउ पुर्याउने उहाँले बताउनुभयो । सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तमा हाद देखिएका केही विचलनहरूलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । राम्रो उद्देश्य लिएर स्थापना भएका लघुवित्त संस्था हाल नाफामूखि हुन होडबाजी गर्नु गलत भएको उहाँको भनाई थियो ।

सम्मेलनले १५ बुँदे घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रको मुख्य उद्देश्य लघुवित्त क्षेत्रमा देखिएका विकृति, समस्या, चुनौती तथा यसका समाधानका उपायको खोजी र आगामी दिनमा यसको अवसरको पहिचान गर्दै समग्र लघुवित्त क्षेत्रको सबलीकरण गर्नु रहेको छ । सम्मेलनमा लघुवित्त क्षेत्रको हालको अवस्था, उपलब्धी, यसमा हाल देखा परेका समस्या, चुनौती सम्बन्धमा विभिन्न सेसन संचालन हुनुका साथै समाधानका उपाय, भावी कार्यदिशा बारेमा छलफल गरिएको थियो ।

सहभागीहरूको तर्फबाट बक्ताको रूपमा छनौटमा परेकी शाखा कार्यालय तम्घास, गुल्मीकी सदस्य सुशिला पुनले आफुलाई कार्यक्रममा बोल्ने मौका दिएकोमा आयोजक सहित सबैलाई सहभागी सदस्यहरूको तर्फबाट धन्यवाद दिँदै लघुवित्तमा आवद्ध भएका सदस्यहरूले अधिक कर्जा, धेरै संस्थामा बसेर कर्जा चलाउने कार्य नगर्न सुझाव दिनुभयो । आफ्नो सफलताको कथा प्रस्तुत गर्नुभएकी सदस्यले स्वावलम्बनमा आवद्ध भई होटल व्यवसाय संचालन गरी आफ्नो जीविकोपार्जन सरल तरिकाले गर्दै आएको र हालको सामाजिक-आर्थिक अवस्था सुधार हुनुमा स्वावलम्बनको ठूलो भूमिका रहेको बताउनुभयो ।

सम्मेलनको सभापतित्व गर्नुभएका आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले सम्मेलनलाई सम्बोधन गर्नुहुँदै लघुवित्त संस्थाको विकास संगै यसको सिद्धान्त र मूल मर्म, उद्देश्यमा हाल विचलन देखापर्न थालेकोले समयमै समाधान निकाल्न सुझाव दिनुभयो । प्रत्येक सदस्यहरू लघुवित्त संस्थाहरूले उपलब्ध गराउने सेवाका बारेमा सूचित हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । संस्थाहरूको अनुशासन र सदस्य स्वयं सजग भएमा लघुवित्तको विकृति हट्ने उहाँले दावी गर्नुभयो ।

सम्मेलनमा लघुवित्त कार्यक्रममा आवद्ध ७०० ग्राहक सदस्यहरू लगायत नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीका पदाधिकारीका साथै लघुवित्त विज्ञ, लघुवित्त संस्थाहरूमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको थियो ।

इलाका स्तरीय समीक्षा बैठक सम्पन्न



वित्तीय संस्थाको इलाका स्तरीय समीक्षा बैठक सम्पन्न भयो । तीन चरणमा सम्पन्न बैठकमा चालु आ.व.को कार्तिकसम्मको कार्यक्रम समीक्षा तथा आगामी त्रैमासको रणनीति सम्बन्धमा छलफल भएका थियो । मंसिर २१ गते पहिलो चरणमा इलाका कार्यालय लहान, बर्दिबास र बीरगंज, मंसिर २३ गते इलाका कार्यालयहरू विर्तामोड र इटहरी साथै मंसिर २६ गते इलाका कार्यालय गढाघर, घोराही, पोखरा र धनगढीका कार्यालय प्रमुख तथा कर्मचारी साथै केन्द्रीय कार्यालयका कर्मचारीको उपस्थितिमा बैठक सम्पन्न भयो । वित्तीय संस्थाका केही सूचकहरूमा लक्ष्य अनुसार प्रगति नदेखिएकोले लक्ष्य अनुसार कार्यक्रम अगाडी बढाउन थप प्रयासका साथ कार्य गर्नुपर्ने निर्देशन दिनुभयो । उहाँले सकृयतापूर्वक सहभागी भई कार्यक्रमको समीक्षा तथा आगामी रणनीति तयार गर्न सफल भएकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।

सफल महिला उद्यमीको पहिचान बनाउन सफल सुशिला पुन

सुशिला पुन स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय तम्घास, गुल्मी जिल्ला स्थित जिजुबाजे स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ५१ की सकृय सदस्य हुन् । हाल उनी उक्त केन्द्रकी केन्द्र प्रमुख पनि हुन् । वि.सं. २०३६ साल चैत्र २६ गते गुल्मी जिल्लाको खर्ज्याङ्ग गाउँमा नेवार समुदायको सामान्य परिवारमा उनको जन्म भएको हो । पारिवारिक अवस्था सामान्य भएता पनि छाराछोरीलाई शिक्षित बनाउनुपर्छ भन्ने चेतना भएका कारण उनले एस.एल.सी सम्मको अध्ययन पुरा गर्ने सफल भइन् ।

२०६२ सालमा गुल्मी जिल्लाकै छत्रकोट निवासी रण बहादुर पुन मगरसंग अन्तरजातिय विवाह गरेकी सुशिला समाजमा अरुको तुलनामा सकृय, जागरुक र नेतृत्वदायी भूमिका निभाउन सक्ने स्वभावकी थिइन् । घरको पैत्रिक सम्पत्तिले बढीमा ६ महिना खान पुग्थ्यो र बाँकी अवधिमा मजदुरी गरेर नै उनीको दैनिकी चल्दथ्यो । काम गर्न जाँगर, जोश र केही गरौ भन्ने भावना उनमा भएका कारण र घरको आर्थिक अवस्था पनि कमजोर भएका कारण उनले केही काम गर्ने अठोट गरिन् । काम त गर्ने तर पुँजीको अभाव भएका कारण पुँजीको खोजीमा बरालिरहेकी उनी स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को सम्पर्कमा आइन् । सानो सानो कर्जा विनाधितो उपलब्ध गराउने र उद्यम गर्न उत्प्रेरित गर्ने संस्था भएको जानकारी पाएपछि गाउँमा आएका संस्थाका कर्मचारीसंग उनले विस्तृतमा थप जानकारी लिइन् ।

संस्थाका कर्मचारीहरूसंग विस्तृतमा जानकारी तथा गाउँका दिदीबहिनीसंग सरसल्लाह गरी उनले समूहमा आवद्ध हुने सोच बनाइन् । वि.सं. २०६९ चैत्र २२ गते केन्द्र नं. ५१ मा आवद्ध भइन् र संस्थाको नियमानुसार ८ दिन समूह प्रवेश पूर्व तालिममा नियमित उपस्थित भई संस्थाको काम र यसले पुर्‍याउने सेवाको बारेमा राम्रोसंग बुझिन् । उनले होटल व्यवसाय गर्ने सोच गरी नियमानुसार पहिलो कर्जा रु.१० हजार लिएर वीरबास स्थित एक कोठा भाडामा लिई व्यवसायको शुरुवात गरिन् ।

लिएको कर्जाको किस्ता नियमित तिर्दै र अर्को नयाँ कर्जा चलाउदै उनले क्रमशः दोश्रो, तेस्रो गर्दै आठौँ पटकको साधारण कर्जा रु.२ लाख र मौषमी कर्जा रु.५० हजार गरी जम्मा रु.२ लाख ५० हजार लिइ र त्यसमा आफुले गरेको आम्दानी समेत गरी व्यवसायलाई बढाउँदै गएकी छिन् । उनले शुरुमा चिया, नास्ताबाट शुरु गरेको होटल व्यवसाय अहिले भोजन गृह समेत बनाउन सफल भएकी छिन् । साँझ विहान छाक टार्न धौ धौ पर्ने र बस्नका लागि उचित घर नभएको परिवारमा विवाह गरी आएकी सुशिला उद्यमशील सोचका कारण हाल उनको आफ्नै तीन तले पक्की घर छ । उनको भनाइमा करिब रु.५ लाख बैंकमा बचत रहेको छ र रुपन्देहीको बुटवलमा करिब १० लाखको घडेरी समेत जोड्न सफल भएकी छिन् । हाल उनको वार्षिक आम्दानी करिब रु.६ लाख रहेको छ ।



उनका एक छोरी र एक छोरा स्थानीय बोर्डिङ स्कूलमा कक्षा ५ र कक्षा १ मा अध्ययनरत छन् । उनको शिक्षादीक्षामा उनले विशेष ध्यान दिन्छिन् । केन्द्रमा आवद्ध सबै सदस्यलाई कुनै न कुनै आयमूलक व्यवसाय गर्न प्रेरित गर्ने उनीले अनावश्यक कर्जा नलिने र लिएको कर्जा उचित सदुपयोग गरि आय आर्जन गर्न सुझाव दिन्छिन् । धेरै संस्थामा आवद्ध नहुने र धेरै संस्थाबाट अधिक कर्जा लिई जथाभावी खर्च नगर्ने उनले सबै दिदीबहिनीहरूलाई भन्दै हिड्छिन् । आफ्नो सफलतामा स्वावलम्बनको ठूलो हात रहेको र स्वावलम्बनबाट कर्जा लिएर नै आजको स्थानसम्म आउन भूमिका खेलेको संस्था प्रति उनी कृतज्ञ भएको बताउँछिन् ।

महिलाको आर्थिक टेवामा योगदान पुर्‍याएको स्वावलम्बनले उनीहरूलाई निर्णय प्रकृत्यामा सहभागी हुने, नेतृत्व विकास गर्न सहयोग पुर्‍याएको कारण संस्थाप्रति उनी अत्यन्त सकारात्मक भएको बताइन् । भविष्यमा स्वावलम्बनको साथ लिदै व्यवसायलाई अझै स्तरोन्नति गरी होटलका अतिरिक्त पाहुना घर (लज) बनाएर स्थानीयलाई रोजगार दिन चाहेको उनले बताइन् ।

स्वावलम्बनले उनलाई आर्थिक मात्र होइन सामाजिक अवस्थामा पनि ठूलो परिवर्तन ल्याएको छ । स्वावलम्बनले महिलालाई हरेक क्षेत्रमा सशक्त हुने र नेतृत्व विकास गर्न पनि सिकाएको उनले बताइन् । उनी राजनीति क्षेत्रमा सकृय छिन् । गएको स्थानीय निर्वाचनमा उनी गुल्मी दरबार गाउँपालिकाको उपाध्यक्ष पदमा भिनो मतले पराजित भएकी हुन् । वीरबास क्षेत्रमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल उनले महिलाले पनि उद्यम गर्नुपर्छ र आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने मान्यता राख्छिन् । ■

ग्राहक सदस्यका छोरा छात्रवृत्ति प्राप्त गर्न सफल



शाखा कार्यालय तम्घास, गुल्मीका सदस्य अनिता श्रेष्ठका छोरा अनमोल श्रेष्ठले रु.१० हजारको छात्रवृत्ति प्राप्त गर्न सफल हुनु भएको छ । फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्थाले गरेको छनौटका आधारमा देशका लघुवित्त संस्थाहरूमा आवद्ध ग्राहक सदस्यका छोरा छोरीहरू मध्ये २०७४ सालको एस.इ.इ. परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने सफल छात्र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन माग गरेको विवरणका आधारमा अनमोल श्रेष्ठले उक्त नगद छात्रवृत्ति प्राप्त गर्नुभएको हो । उहाँले ३.९६ जिपीए अंक ल्याउनुभएको छ ।

शाखा कार्यालय तम्घास, गुल्मीका कार्यालय प्रमुख सुरेन्द्र कार्कीले केन्द्र बैठकको क्रममा आयोजना गरेको कार्यक्रममा उक्त नगद वितरण गर्नुभयो । उक्त छात्रवृत्ति रकम उहाँले तत्काल सडक बालबालिकाका लागि कपडा खरिद गरी वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ■

इलाका प्रबन्धकद्वय अवलोकन भ्रमणमा

नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको श्रीलंकामा रहेका लघुवित्त संस्थाको अवलोकन भ्रमणमा वित्तीय संस्थाका इलाका कार्यालय घोराहीका इलाका प्रबन्धक मेघ बहादुर खड्का र इलाका कार्यालय लहानका इलाका प्रबन्धक राम प्रसाद भट्टराई सहभागी हुनुभयो ।

अवलोकन भ्रमण कार्यक्रमको मुख्य उद्देश्य हाल श्रीलंकामा रहेका लघुवित्त संस्थाहरूको अनुभव आदान प्रदान, लघुवित्त संस्थाहरूको सेवा, लघुवित्त संस्थाका समस्या, चुनौती र अवसरहरूको बारेमा जानकारी लिनु रहेको थियो । नेपाल लघुवित्त बैंकर्स संघले श्रीलंकाको लंका माइक्रोफाइनेन्स प्राबिटसनर्स एसोसियसन (LMFPA) को सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो ।

भ्रमणको क्रममा सहभागीहरूले श्रीलंकामा रहेका Business Development co-operative Bank, HNB Grameen, Silvereen Micro Credit Co. Ltd. and Sarvodaya Development Finance संस्थाको अवलोकन गरी त्यहाँको र नेपालको लघुवित्तको हालको अवस्था तथा भावी योजना सम्बन्धमा अनुभव साटासाट गरेका थिए ।



कर्मचारी क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न



शाखा/उपशाखा कार्यालयहरूमा कार्यरत फिल्ड सहायक स्तरीय कर्मचारीहरूमा भएका क्षमता अभिवृद्धि गरी कार्यसम्पादन स्तरमा सकारात्मक परिवर्तन ल्याउन केन्द्रीय कार्यालयले कर्मचारी क्षमता अभिवृद्धि गोष्ठी आयोजना गरेको छ ।

२०७५ पौष ८ र ९ गते काठमाडौंमा आयोजना गरेको गोष्ठीमा विभिन्न शाखा/उपशाखा कार्यालयहरूमा कार्यरत २५ जना फिल्ड सहायक सहभागी थिए । कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न, कार्यमा विशिष्टिकरण ल्याउन, काममा पूनर्ताजगी ल्याउन र व्यक्तिगत वृत्तिविकासमा समेत सकारात्मक प्रभाव पार्ने गोष्ठीको उद्देश्य रहेको थियो ।

केन्द्रीय कार्यालयमा कार्यरत महेन्द्र वन र राजन प्रसाद भट्टराई आन्तरिक श्रोतव्यक्तिको रूपमा रहनु भएको थियो । श्रोत व्यक्तिबाट कक्षा संचालन गर्दै

वित्तीय संस्थाको कार्तिकसम्मको अवस्था, धितोकर्जा लगानी, आन्तरिक लेखापरीक्षण, अनुगमन, निरीक्षण जस्ता विषयमा जानकारी दिइएको थियो । सहभागीहरूले दुई दिने गोष्ठीबाट गरिरहेको काममा धेरै सिकाई र थप जानकारी पाईएकोले गोष्ठी अत्यन्तै लाभदायक भएको बताएका थिए ।

शाखा कार्यालयहरूद्वारा २५ जना सदस्यलाई प्रसुती सुविधा प्रदान

शाखा कार्यालयहरूले गत त्रैमासमा आफ्ना सदस्यहरूलाई प्रसुती सुविधा प्रदान गरेका छन् । जीवन तथा आवास सुविधा तथा ग्राहक संरक्षण कोष अन्तरगत २९ जना ग्राहक सदस्यलाई सो सुविधा प्रदान गरिएको हो ।

शाखा कार्यालय, धादिङ्गवेशी, घोराही, हेटौडा, इलाम, लेले, श्रीपुर, बीरेन्द्रनगर, तित्याङ्ग, जुम्ला लगायतका कार्यालयले सदस्यलाई नियमानुसार जनही नगद एक एक हजार रुपैया सुविधा उपलब्ध गराएका हुन् । सुरक्षित मातृत्वका लागि पहिलो दुई सन्तान जन्मदा संस्थाले एक हजार रुपैया सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी संस्थाले क्यान्सर रोगबाट पिडित शाखा कार्यालय माइस्थान, पर्साका एक सदस्यलाई वित्तीय सहयोग गरेको छ । केन्द्र नं.६८ की सदस्य विगत केही वर्षदेखि पाठेघर सम्बन्धी क्यान्सरबाट पिडित भएकोले रु.२८ हजार ५ सय सहयोग गरेको हो । वित्तीय संस्थाले गम्भिर प्रकृतिका रोग लागेका सदस्यहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । साथै, संस्थाले सदस्यले गरेको कर्जा बीमा वापतको क्षतिपूर्ति रकम समेत सदस्यलाई समयमै प्रदान गर्दै आएको छ ।

वित्तीय संस्थाको २०७५ पौषसम्मको अद्यावधिक विवरण

क्र. सं.	इलाका कार्यालयको नाम	शाखा संख्या	केन्द्र संख्या	समुह संख्या	सदस्य संख्या	श्रणी सदस्य संख्या	श्रणी सदस्य अनुपात	लगानीमा रहीरहेको रकम रु. (०००)	सदस्य बचत रकम रु. (०००)
१	इलाका कार्यालय, विर्तामोड, भद्रापा	८	७०१	२,४३२	१०,६७८	७,९४१	७४%	६१५,२६७	३२६,६०९
२	इलाका कार्यालय, इटहरी, सुनसरी	१०	१,०४४	४,९१७	२०,२४५	१४,१७३	७०%	१,००९,१६८	६४९,३४४
३	इलाका कार्यालय, लहान, सिरहा	१९	१,४९३	७,०११	३३,२८४	२२,३५७	६७%	२,०६७,५४८	९३६,३६६
४	इलाका कार्यालय, बाँदवास, महोत्तरी	१३	१,०२५	५,४२७	२५,७३५	१८,७०५	७३%	१,८२६,५०८	७४८,६४८
५	इलाका कार्यालय, वीरगंज, पर्सा	१४	१,११७	५,७११	२८,८२०	२२,७४७	७९%	१,९५४,५७१	८८६,५५८
६	इलाका कार्यालय, घोराही, दाङ	२१	२,०१८	८,६९२	४१,७३१	२५,९६१	६२%	१,६४६,८१५	१,१२८,७४१
७	इलाका कार्यालय, गढाघर, भक्तपुर	१९	१,७८७	७,२२९	३५,०७८	२०,४१३	५८%	१,३२४,२३९	१,१०४,२९३
८	इलाका कार्यालय, पोखरा, कास्की	१४	९६२	३,४२५	१७,०५१	१२,०८६	७१%	७७७,४४७	४४०,९३१
९	इलाका कार्यालय, धनगढी, कैलाली	१०	८९२	३,३९७	१७,९०७	९,६७४	५४%	५७७,४१४	३६०,८४३
जम्मा		१२८	११,०३९	४८,२४१	२३०,५२९	१५४,०५७	६७%	११,७९८,९७७	६,५८२,३३३